

Heb

Chapter 10

Nepali Interlinear

Reference: Nepali ERV

- 1 Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν
छाया किनभने भएको त्यो व्यवस्था ती आउने असल-कुराहरूको होइन त्यसको-आफ्नो
[G4639](#) [G1063](#) [G2192](#) [G3588](#) [G3551](#) [G3588](#) [G3195](#) [G0018](#) [G3756](#) [G0846](#)
- τὴν εἰκόνα τῶν πραγμάτων, κατ' ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις, ἃς
त्यो रूप ती वस्तुहरूको प्रत्येक वर्ष तिनै उनीहरूले बलिदानहरूद्वारा जुन
[G3588](#) [G1504](#) [G3588](#) [G4229](#) [G2596](#) [G1763](#) [G3588](#) [G0846](#) [G2378](#) [G3739](#)
- προσφέρουσιν εἰς τὸ διηγεκέες, οὐδέποτε δύνανται τοὺς προσερχομένου
चढाउँछन् सदा को-लागि निरन्तर कहिल्यै सक्दैन ती आउनेहरूलाई
[G4374](#) [G1519](#) [G3588](#) [G1336](#) [G3763](#) [G1410](#) [G3588](#) [G4334](#)
- τελειῶσαι.
सिद्ध-बनाउन
[G5048](#)

व्यवस्थाले त हामीलाई भविष्यमा आउने असल वास्तविकताको धमिलो चित्र मात्र देखायो। व्यवस्था वास्तविकताको साँचो रूप होइन। त्यस व्यवस्थाले त मानिसहरूलाई हरेक साल त्यही बली चढाउन सिकाउँछ। परमेश्वरलाई पुजन आउनेहरूले त्यही बलि चढाउन छोड्दैनन्। तर व्यवस्थाले ती मानिसहरूलाई कहिल्यै पूर्णतातिर डोर्याउन सकेन।

- 2 ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι
किनकि के त रोकिन्थे चढाइन्थे किनभने कुनै कुनै-पनि हुने अझ
[G1893](#) [G3756](#) [G0302](#) [G3973](#) [G4374](#) [G1223](#) [G3588](#) [G3367](#) [G2192](#) [G2089](#)
- συνείδησιν ἁμαρτιῶν, τοὺς λατρεύοντας ἅπαξ κεκαθαρισμένους?
चेतना पापहरूको ती आराधना-गर्नेहरूको एकपटक शुद्ध-भइसकेपछि
[G4893](#) [G0266](#) [G3588](#) [G3000](#) [G0530](#) [G2511](#)

व्यवस्थाले तिनीहरूलाई पूर्णतातिर डोर्याउन सक्ने भए बलिहरू धेरै अघि नै शेष भइसकेका हुने थिए। ती मानिसहरू आफ्ना पापहरूबाट पहिल्यै शुद्ध भइसके थिए। अनि आफ्ना पापहरूको लागि तिनीहरूले आफूलाई अपराधी अनुभव गर्ने थिएनन्। तर व्यवस्थाले त्यो गर्न सक्दैन।

- 3 ἀλλ' ἐν αὐταῖς, ἀνάμνησις ἁμαρτιῶν κατ' ἐνιαυτόν.
तर तिनमा बलिदानहरूमा सम्झना पापहरूको प्रत्येक वर्ष
[G0235](#) [G1722](#) [G0846](#) [G0364](#) [G0266](#) [G2596](#) [G1763](#)

यी बलिहरूले त प्रत्येक वर्ष मानिसहरूलाई आफ्ना पापहरू सम्झाउने काम मात्र गर्छ।

- 4 ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.
असम्भव किनभने रगत साँढेहरूको र बोकाहरूको हटाउन पापहरू
[G0102](#) [G1063](#) [G0129](#) [G5022](#) [G2532](#) [G5131](#) [G0851](#) [G0266](#)

किनकि बहर र बाखाहरूको रगतले पापहरू पखाल्न सक्दैन।

- 5 Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον, λέγει, Θυσίαν καὶ προσφορὰν οὐκ
यसकारण आउँदा भित्र यो संसारमा भन्नुहुन्छ बलिदान र भेटी तपाईंले
[G1352](#) [G1525](#) [G1519](#) [G3588](#) [G2889](#) [G3004](#) [G2378](#) [G2532](#) [G4376](#) [G3756](#)
- ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι.
चाहनुभएन शरीर तर तयार-पार्नुभयो मलाई
[G2309](#) [G4983](#) [G1161](#) [G2675](#) [G1473](#)

तसर्थ जब येशू पृथ्वीमा आउनुभयो उहाँले भन्नुभयो, “तपाईं बलि र भेटीहरू चाहनुहुन्न, तर तपाईंले मेरा निम्ति एउटा शरीर तयार गर्नुभयो।”

6 ὀλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας.
 होमबलिहरू र को-लागि पापको तपाईंले रुचाउनुभएन
[G3646](#) [G2532](#) [G4012](#) [G0266](#) [G3756](#) [G2106](#)

बलि चढाइएका र डढाइएका पशुहरूले तपाईं प्रसन्न हुनुहुन्न। पापहरू पन्छाउन चढाइएका बलिले तपाईं प्रसन्न हुनुहुन्न।

7 τότε εἶπον, Ἰδοὺ, ἦκω -- ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ --
 तब मैले-भने हेर्नुहोस् म-आउँछु मा मुख्य-भागमा पुस्तकको लेखिएको-छ को-बारेमा मेरो
[G5119](#) [G3004](#) [G3708](#) [G2240](#) [G1722](#) [G2777](#) [G0975](#) [G1125](#) [G4012](#) [G1473](#)

τοῦ ποιῆσαι, ὁ Θεός, τὸ θέλημά σου.
 तपाईंको गर्न हे परमेश्वर तपाईंको इच्छा तपाईंको
[G3588](#) [G4160](#) [G3588](#) [G2316](#) [G3588](#) [G2307](#) [G4771](#)

तब मैले भने, 'परमेश्वर म यहाँ छु, व्यवस्थाको किताबमा मेरो बारे लेखिएको छ। तपाईंले चाहेको काम गर्न म आएको छु।"' भजनसंग्रह 40:6-8

8 ἀνώτερον λέγων, ὅτι Θουσίας, καὶ προσφορὰς, καὶ ὀλοκαυτώματα, καὶ
 माथि भन्दा कि बलिदानहरू र भेटीहरू र होमबलिहरू र
[G0511](#) [G3004](#) [G3754](#) [G2378](#) [G2532](#) [G4376](#) [G2532](#) [G3646](#) [G2532](#)

περὶ ἁμαρτίας, οὐκ ἠθέλησας; οὐδέ εὐδόκησας -- αἵτινες κατὰ νόμον;
 को-लागि पापको तपाईंले चाहनुभएन न-त रुचाउनुभयो जुन अनुसार व्यवस्थाको
[G4012](#) [G0266](#) [G3756](#) [G2309](#) [G3761](#) [G2106](#) [G3748](#) [G2596](#) [G3551](#)

προσφέρονται
 चढाइन्छन्
[G4374](#)

उहाँ पहिले भन्नहुन्छ, "तपाईं भोग र अर्पण, होम-बलि र पाप-बलिहरू तपाईं चाहनु हुन्न र तिनीहरूले तपाईं प्रसन्न पनि हुनुहुन्न।" यी बलिहरू चढाइन्छ किनभने यिनीहरू व्यवस्थाले चाहन्छ।

9 τότε εἶρηκεν, Ἰδοὺ, ἦκω, τοῦ ποιῆσαι τὸ θέλημά σου. ἀναιρεῖ
 तब उहाँले-भन्नुभयो हेर्नुहोस् म-आउँछु तपाईंको गर्न तपाईंको इच्छा तपाईंको उहाँले-हटाउनुहुन्छ
[G5119](#) [G2046](#) [G3708](#) [G2240](#) [G3588](#) [G4160](#) [G3588](#) [G2307](#) [G4771](#) [G0337](#)

τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ;
 त्यो पहिलो ताकि त्यो दोस्रो स्थापित-गर्नुहोस्
[G3588](#) [G4413](#) [G2443](#) [G3588](#) [G1208](#) [G2476](#)

त्यसपछि उहाँले भन्नुभयो, "हे परमेश्वर, म यहाँ छु। तपाईंले चाहनुहुने काम पूरा गर्न म आएको छु।" यसरी परमेश्वरले बलि चढाउने पहिलेको चलनलाई समाप्त गर्नुहुन्छ र आफ्नो नयाँ तरिका शुरू गर्नुहुन्छ।

10 ἐν ᾧ θελήματι, ἡγιασμένοι ἐσμὲν, διὰ τῆς προσφορᾶς τοῦ σώματος
 यस जुन इच्छाद्वारा पवित्र-गरिएका छौं-हामी द्वारा त्यस भेटीको को शरीरको
[G1722](#) [G3739](#) [G2307](#) [G0037](#) [G1510](#) [G1223](#) [G3588](#) [G4376](#) [G3588](#) [G4983](#)

Ἰησοῦ Χριστοῦ ἐφάπαξ.
 येशू ख्रीष्टको एकपटकमै
[G2424](#) [G5547](#) [G2178](#)

येशू ख्रीष्टले परमेश्वरले चाहनु भएको काम गर्नुभयो। त्यसै कारणले ख्रीष्टको शरीरको बलिदानले हामी पवित्र तुल्याइएका छौं। ख्रीष्टले सदालाई एकैपल्ट आफूलाई बलिदान गरि दिनुभयो।

11 Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ' ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς
 र हरेक वास्तवमा पुजारी उभिन्छ दिन प्रतिदिन सेवा-गर्दै र तिनै उही
[G2532](#) [G3956](#) [G3303](#) [G2409](#) [G2476](#) [G2596](#) [G2250](#) [G3008](#) [G2532](#) [G3588](#) [G0846](#)

πολλάκις προσφέρων θουσίας, αἵτινες οὐδέποτε δύνανται περιελθεῖν ἁμαρτίας.
 बारम्बार चढाउँदै बलिदानहरू जुन कहिल्यै सक्दैनन् हटाउन पापहरू
[G4178](#) [G4374](#) [G2378](#) [G3748](#) [G3763](#) [G1410](#) [G4014](#) [G0266](#)

प्रत्येक दिन, पूजाहारीहरू खडा हुन्छन् र आफ्नो धार्मिक कर्म गर्छन्। पूजाहारीहरूले त्यही बलि घरि-घरि चढाउँछन्, तर ती बलिहरूले कहिल्यै पापहरू हटाउँदैनन्।

12 οὗτος δὲ, μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς,
यो-मानिसले तर एउटा को-लागि पापहरूको चढाएर बलिदान सदा को-लागि सधैं

[G3778](#) [G1161](#) [G1520](#) [G5228](#) [G0266](#) [G4374](#) [G2378](#) [G1519](#) [G3588](#) [G1336](#)

ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ;
बस्नुभयो मा दाहिनेमा को परमेश्वरको

[G2523](#) [G1722](#) [G1188](#) [G3588](#) [G2316](#)

| तर ख्रीष्टले पापको निम्ति सँघैलाई एकै पल्ट बलि चढाउनुभयो तब ख्रीष्ट परमेश्वरको दाहिनेपट्टी बस्नुभयो।

13 τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν
त्यसपछि बाँकी पर्खिरहनुहुन्छ जबसम्म राखिन्छन् उहाँका शत्रुहरू उहाँको पाउदानी को

[G3588](#) [G3063](#) [G1551](#) [G2193](#) [G5087](#) [G3588](#) [G2190](#) [G0846](#) [G5286](#) [G3588](#)

ποδῶν αὐτοῦ.
खुट्टाहरूको उहाँको

[G4228](#) [G0846](#)

| अब उहाँ आफ्ना सारा शत्रुहरू आफ्नो नियंत्रणमा नआउज्जेल पर्खिरहनु भएको छ।

14 μὲν γὰρ προσφορᾷ, τετελείωκεν εἰς τὸ διηνεκὲς, τοὺς ἁγιαζομένουσ.
एउटा किनभने भेटीद्वारा सिद्ध-बनाउनुभयो सदा को-लागि सधैं तिनीहरूलाई पवित्र-गरिनेहरूलाई

[G1520](#) [G1063](#) [G4376](#) [G5048](#) [G1519](#) [G3588](#) [G1336](#) [G3588](#) [G0037](#)

| एउटै बलिले सँघैको निम्ति ख्रीष्टले तिनीहरूलाई परिपक्व बनाउनु भयो, ज-जसलाई उहाँको बलिले पवित्र गराइँदैछ।

15 Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον; μετὰ γὰρ τὸ
गवाही-दिनुहुन्छ र हामीलाई पनि त्यो आत्मा त्यो पवित्र पछि किनभने त्यो

[G3140](#) [G1161](#) [G1473](#) [G2532](#) [G3588](#) [G4151](#) [G3588](#) [G0040](#) [G3326](#) [G1063](#) [G3588](#)

εἰρηκέναι,
भन्नुभएपछि

[G2046](#)

| पवित्र आत्माले पनि हामीलाई यसबारे साक्षी दिन्छ। पहिले उहाँ भन्नुहुन्छ,

16 Αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς, μετὰ τὰς ἡμέρας ἐκείνας,
यो त्यो करार जुन म-बाँध्नेछु सँग तिनीहरूसँग पछि ती दिनहरू त्यसपछि

[G3778](#) [G3588](#) [G1242](#) [G3739](#) [G1303](#) [G4314](#) [G0846](#) [G3326](#) [G3588](#) [G2250](#) [G1565](#)

λέγει Κύριος: διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τῇ
भन्नुहुन्छ प्रभुले दिँदै व्यवस्थाहरू मेरा मा हृदयहरू तिनीहरूका र मा तिनीहरूको

[G3004](#) [G2962](#) [G1325](#) [G3551](#) [G1473](#) [G1909](#) [G2588](#) [G0846](#) [G2532](#) [G1909](#) [G3588](#)

διάνοιαν αὐτῶν, ἐπιγράψω αὐτοὺς;
मनमा तिनीहरूको लेख्नेछु तिनीहरूमा

[G1271](#) [G0846](#) [G1924](#) [G0846](#)

| “त्यो करार यही हो जुन भविष्यमा आफ्ना मानिसहरूलाई बताउँनेछु। म आफ्ना नियम तिनका हृदयमा हालिदिनेछु। म आफ्ना नियम तिनका मनमा राखिदिनेछु, प्रभु भन्नुहुन्छ।” यर्मिया 31:33

17 καὶ, τῶν ἁμαρτιῶν αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν, οὐ μὴ
र तिनीहरूका पापहरू तिनीहरूका र तिनीहरूका अधर्महरू तिनीहरूका कहिल्यै पनि

[G2532](#) [G3588](#) [G0266](#) [G0846](#) [G2532](#) [G3588](#) [G0458](#) [G0846](#) [G3756](#) [G3361](#)

μνησθήσομαι ἔτι.
सम्झनेछैन फेरि

[G3403](#) [G2089](#)

| तब उहाँ भन्नुहुन्छ: “अनि म तिनका पापहरू र अधर्मलाई क्षमा दिनेछु, र म यी कुराहरू उप्रान्त फेरि कहिल्यै सम्झने छैन।” यर्मिया 31:34

18 ὅπου δὲ ἄφεις τούτων, οὐκέτι προσφορά περὶ ἁμαρτίας.
जहाँ अब क्षमा यिनीहरूको अब-उसो भेटी को-लागि पापको
[G3699](#) [G1161](#) [G0859](#) [G3778](#) [G3765](#) [G4376](#) [G4012](#) [G0266](#)

| अनि जब यी सबको क्षमा हुन्छ त्यहाँ पापहरूका निम्ति बलिदानको फेरि कहिल्यै खाँचो पर्ने छैन।

19 Ἔχοντες οὖν, ἀδελφοί, παρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων, ἐν
भएकोले यसकारण भाइहरू-हो हिम्मत भित्र त्यो प्रवेशमा ती पवित्र-स्थानको मा
[G2192](#) [G3767](#) [G0080](#) [G3954](#) [G1519](#) [G3588](#) [G1529](#) [G3588](#) [G0040](#) [G1722](#)
τῷ αἵματι Ἰησοῦ,
त्यस रगतद्वारा येशूको
[G3588](#) [G0129](#) [G2424](#)

| यसर्थ, दाज्यू-भाइ, दिदी-बहिनीहरू, परम-पवित्र स्थानमा पस्न हामी पूर्ण स्वतंत्र छौं। येशूको रगतको कारणले हामी बिना कुनै डर जानसक्छौं।

20 ἦν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον, καὶ ζῶσαν, διὰ τοῦ
जुन उहाँले-खोल्नुभयो हामीलाई बाटो नयाँ र जीवित बाट त्यो
[G3739](#) [G1457](#) [G1473](#) [G3598](#) [G4372](#) [G2532](#) [G2198](#) [G1223](#) [G3588](#)
καταπετάσματος, τοῦτ' ἔστιν, τῆς σαρκὸς αὐτοῦ;
पर्दाको अर्थात् हो उहाँको शरीरको उहाँको
[G2665](#) [G3778](#) [G1510](#) [G3588](#) [G4561](#) [G0846](#)

| अनि येशूले हाम्रो निम्ति खोलिदिनु भएको एउटा नयाँ र जिउँदो बाटोबाट हामी प्रवेश पाउन सक्छौं। यस नयाँ बाटोले पर्दातिर डोर्याउँछ, जुन ख्रीष्टको शरीर हो।

21 καὶ ἱερέα μέγαν, ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ,
र पुजारी ठूलो माथि त्यो घर को परमेश्वरको
[G2532](#) [G2409](#) [G3173](#) [G1909](#) [G3588](#) [G3624](#) [G3588](#) [G2316](#)

| जो हाम्रा महाप्रधान पूजाहारी हुनुहुन्छ जसले परमेश्वरका घर चलाउनु हुन्छ।

22 προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας, ἐν πληροφορία πίστεως; ῥεραντισμένοι
नजिक-आऔं सँग सत्य हृदयले मा पूर्ण-निश्चयता विश्वासको छर्किएका
[G4334](#) [G3326](#) [G0228](#) [G2588](#) [G1722](#) [G4136](#) [G4102](#) [G4472](#)
τὰς καρδίας, ἀπὸ συνειδήσεως πονηρᾶς; καὶ λελουσμένοι τὸ σῶμα, ὕδατι
हाम्रा हृदयहरू बाट चेतनाको दुष्ट र धोइएका हाम्रो शरीर पानीले
[G3588](#) [G2588](#) [G0575](#) [G4893](#) [G4190](#) [G2532](#) [G3068](#) [G3588](#) [G4983](#) [G5204](#)

καθαρῶ.

शुद्ध

[G2513](#)

| शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो हृदय लिएर आफ्ना विश्वासले ढक्क भएर परमेश्वरको नजिक आउँछौं।

23 κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος, ἀκλινη; πιστὸς γὰρ ὁ
समातीं त्यो अंगीकार त्यो आशाको अडिग विश्वासयोग्य किनभने उहाँ
[G2722](#) [G3588](#) [G3671](#) [G3588](#) [G1680](#) [G0186](#) [G4103](#) [G1063](#) [G3588](#)

ἐπαγγελιάμενος;

प्रतिज्ञा-गर्नुहुनेले

[G1861](#)

| हामीले आफूमा भएको आशालाई थाम्नुपर्छ र आफ्नो आशा बारे, मानिसहरूलाई बताउन छोडनु हुँदैन। आफूले वचन दिनुभएको कुरा परमेश्वरले गर्नुहुनेछ भन्ने कुरा हामी पत्याउनसक्छौं।

24 καὶ κατανοῶμεν ἀλλήλους, εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων;
र विचार-गरौं एक-अर्कालाई को-लागि उत्प्रेरणा प्रेमको र असल कामहरूको
[G2532](#) [G2657](#) [G0240](#) [G1519](#) [G3948](#) [G0026](#) [G2532](#) [G2570](#) [G2041](#)

हामीले एक अर्कालाई विचार गर्नुपर्छ अनि प्रेम देखाउन र राम्रो काम गर्न हामी एक-अर्कालाई कतिसम्म सक्रियतापूर्वक उत्साहित गर्न सकौं त्यो हेर्नुपर्छ।

- 25 μή ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν; ἀλλὰ
नछोडौं नत्यागौं त्यो सभामा-भेला-हुनु आफ्नो जसरी बानी कसैको बरु
[G3361](#) [G1459](#) [G3588](#) [G1997](#) [G1438](#) [G2531](#) [G1485](#) [G5100](#) [G0235](#)
- παρακαλοῦντες, καὶ τοσοῦτω μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσιν τὴν ἡμέραν.
उत्साह-दिदै र त्यति-बढी अझ जति देख्छौ नजिक-आइरहेको त्यो दिन
[G3870](#) [G2532](#) [G5118](#) [G3123](#) [G3745](#) [G0991](#) [G1448](#) [G3588](#) [G2250](#)

हामीसँग भेट हुनाबाट तर्किनु हुँदैन। कतिपय मानिसहरू त्यसै गर्दछन्। हामीले एक अर्कालाई भेट्नु र सघाउनु पर्छ, तिमीहरूले यसै गर्नुपर्छ किनकि दिन + 10:25 त्यस दिन अथवा त्यो दिन जुन दिन ख्रीष्ट सबै मानिसहरूलाई न्याय गर्न आउनु हुनेछ अनि आफ्नो मानिसहरूलाई उहाँसँगै बस्न लिएर जानुहुनेछ। अझै नजिक-नजिक आउँदै छ।

- 26 Ἐκουσίως γὰρ ἀμαρτανόντων ἡμῶν, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς
जानी-जानी किनभने पाप-गर्दा हामीले पछि त्यो पाएपछि त्यो ज्ञान त्यस
[G1596](#) [G1063](#) [G0264](#) [G1473](#) [G3326](#) [G3588](#) [G2983](#) [G3588](#) [G1922](#) [G3588](#)
- ἀληθείας, οὐκέτι περὶ ἀμαρτιῶν ἀπολείπεται θυσία,
सत्यको अब-उसो को-लागि पापहरूको बाँकी-रहँदैन बलिदान
[G0225](#) [G3765](#) [G4012](#) [G0266](#) [G0620](#) [G2378](#)

सत्यको ज्ञान पाए पछि पनि हामीले जानी-जानी पाप गर्न छोडेनौं भने त्यो पापहरू पखाल्ने कुनै बलिदान हुने छैन।

- 27 φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοῦ
भयानक बरु एउटा प्रतीक्षा न्यायको र आगोको जलन खानेछ जसले ती
[G5398](#) [G1161](#) [G5100](#) [G1561](#) [G2920](#) [G2532](#) [G4442](#) [G2205](#) [G2068](#) [G3195](#) [G3588](#)
- ὑπεναντίου,
विरोधीहरूलाई
[G5227](#)

यदि हामी सँधैँ पापकर्ममा लागि रह्यौं भने, हामीले एउटा भयंकर निर्णय र भयङ्कर अग्निलाई पर्खिनु पर्नेछ जसले परमेश्वरका विरोधमा भएकाहरूलाई नष्ट गर्नेछ।

- 28 ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρῶν ἐπὶ δούσιν ἢ τρισὶν
अस्वीकार-गर्नेले कसैले व्यवस्था मोशाको बिना दयाको मा दुई वा तीन
[G0114](#) [G5100](#) [G3551](#) [G3475](#) [G5565](#) [G3628](#) [G1909](#) [G1417](#) [G2228](#) [G5140](#)
- μάρτυσιν, ἀποθνήσκει.
साक्षीहरूमा मर्छ
[G3144](#) [G0599](#)

यदि कसैले मोशाको व्यवस्थालाई अस्वीकार गरे ऊ दुइ वा तीन साक्षीहरूको प्रमाणको आधारमा दोषी ठहरिन्थ्यो। उसलाई क्षमा दिईदैन थियो तर उसलाई मृत्युदण्ड दिइन्थ्यो।

- 29 πόσω δοκεῖτε χείρονος, ἀξιωθήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ
कति सोच अझ-नराम्रो योग्य-ठहरिनेछ दण्डको त्यो-जसले त्यो पुत्रलाई को परमेश्वरको
[G4214](#) [G1380](#) [G5501](#) [G0515](#) [G5098](#) [G3588](#) [G3588](#) [G5207](#) [G3588](#) [G2316](#)
- καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ
कुल्चेको र त्यो रगत त्यस करारको अशुद्ध ठानेको जसमा जुन
[G2662](#) [G2532](#) [G3588](#) [G0129](#) [G3588](#) [G1242](#) [G2839](#) [G2233](#) [G1722](#) [G3739](#)
- ἠγάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας!
पवित्र-गरियो र त्यो आत्मालाई त्यस अनुग्रहको अपमान-गरेको
[G0037](#) [G2532](#) [G3588](#) [G4151](#) [G3588](#) [G5485](#) [G1796](#)

जसले परमेश्वरका पुत्रलाई हेला गर्छ र नयाँ करारको रगतलाई आदर गर्दैन र जसले अनुग्रहको आत्मालाई अपमान गर्छ त्यस्ता मानिसलाई तिमीहरू के सम्झन्छौ? त्यस मानिसले निश्चय नै खुबै कठोर दण्ड पाउनेछ। त्यस रगतले उसलाई पवित्र बनाएको थियो।

30 οἶδαμεν γὰρ τὸν εἰπόντα, Ἴμοι ἐκδίκησις; ἐγὼ ἀνταποδώσω, καὶ πάλιν,
चिन्हौ किनभने उहाँलाई भन्नुहुनेलाई मेरो बदला म बदला-दिनेछु र फेरि
[G1492](#) [G1063](#) [G3588](#) [G3004](#) [G1473](#) [G1557](#) [G1473](#) [G0467](#) [G2532](#) [G3825](#)

Κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ.
न्याय-गर्नुहुनेछ प्रभुले उहाँका जनताको उहाँको
[G2919](#) [G2962](#) [G3588](#) [G2992](#) [G0846](#)

हामी जान्दछौं कि परमेश्वरले भन्नु भयो, “म मानिसहरूलाई तिनका गल्ती कामहरूका निम्ति दण्ड दिनेछु। म तिनीहरूलाई तिनका कामको प्रतिफल दिनेछु।” + 10:30 व्यवस्था 32:35 बाट उद्धृत गरिएको। परमेश्वरले यसो पनि भन्नुभयो, “परमप्रभुले आफ्ना मानिसहरूलाई न्याय गर्नुहुनेछ।” + 10:30 व्यवस्था 32:36 बाट उद्धृत गरिएको।

31 φοβερὸν τὸ ἔμπασεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.
भयानक हो पर्नु मा हातहरूमा परमेश्वरको जीवित
[G5398](#) [G3588](#) [G1706](#) [G1519](#) [G5495](#) [G2316](#) [G2198](#)

जीवित परमेश्वरको हातमा पर्नु पापीलाई डरलाग्दो कुरो हो।

32 Ἀναμνησθε δὲ τὰς πρότερον ἡμέρας ἐν αἷς, φωτισθέντες, πολλὴν
सम्झना-गर अनि ती पहिलेका दिनहरू जसमा जुनमा ज्योति-पाएपछि ठूलो
[G0363](#) [G1161](#) [G3588](#) [G4386](#) [G2250](#) [G1722](#) [G3739](#) [G5461](#) [G4183](#)

ἄθλησιν ὑπεμείνατε παθημάτων;
संघर्ष सहनुभयो कष्टहरूको
[G0119](#) [G5278](#) [G3804](#)

ती दिनसम्म जब प्रथम पल्ट तिमीहरूले सत्यको शिक्षा पाएका थियौ। तिमीहरूले ठूलो संघर्ष गर्नु परेका थियो र धेरै दुख खप्नु परेको थियो, तर तिमीहरू दृढ नै रह्यौ।

33 τοῦτο μὲν, ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι; τοῦτο δὲ, κοινωνοὶ
एकातिर त निन्दाहरू र र क्लेशहरू सहँदै अर्कोतिर अनि साझेदार
[G3778](#) [G3303](#) [G3680](#) [G5037](#) [G2532](#) [G2347](#) [G2301](#) [G3778](#) [G1161](#) [G2844](#)

τῶν οὕτως ἀναστρεφόμενων γενηθέντες.
तिनीहरूका यस्तो व्यवहार-गर्नेहरूका भएर
[G3588](#) [G3779](#) [G0390](#) [G1096](#)

कहिले-काहीं मानिसहरूले तिमीहरूलाई फोहोरी कुरा गरे अनि धेरैका अघि गाली गरे। अनि कहिले-काहीं यस्ता व्यवहार गरिएकाहरूलाई तिमीहरूले सघायौ।

34 καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε, καὶ τὴν ἀρπαγὴν τῶν ὑπαρχόντων
र किनभने ती कैदीहरूप्रति सहानुभूति-देखायौ र त्यो लुटपाट तिम्रा सम्पत्तिहरूको
[G2532](#) [G1063](#) [G3588](#) [G1198](#) [G4834](#) [G2532](#) [G3588](#) [G0724](#) [G3588](#) [G5225](#)

ὑμῶν, μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἑαυτοῦς κρείττονα ὑπαρξιν,
तिमीहरूको सँग आनन्दले स्वीकार-गर्नौ जान्दै छ आफूसँग उत्तम सम्पत्ति
[G4771](#) [G3326](#) [G5479](#) [G4327](#) [G1097](#) [G2192](#) [G1438](#) [G2909](#) [G5223](#)

καὶ μένουσαν.
र स्थायी
[G2532](#) [G3306](#)

हो तिमीहरूले त्यस्ता मानिसहरूलाई जेलमा सघायौ र तिनीहरूको दुःखहरू बाँड्यौ। अनि आफूसित भएको हरेक थोक हराउँदा पनि हर्षित नै रह्यौ। तिमीहरू प्रसन्न नै रह्यौ किनकि तिमीहरूसित केही थियो जो उत्तम छ र त्यो सदाकाल रहिरहने छ भन्ने जान्दथ्यौ।

35 Μὴ ἀποβάλητε οὖν τὴν παρησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην
नत्याग नपयाँक यसकारण तिम्रो हिम्मत तिमीहरूको जसको छ ठूलो
[G3361](#) [G0577](#) [G3767](#) [G3588](#) [G3954](#) [G4771](#) [G3748](#) [G2192](#) [G3173](#)

μισθαποδοσίαν.
प्रतिफल
[G3405](#)

यसर्थ उत्साह नहराऊ जुन तिमीहरूको अतीतमा थियो। तिम्रा उत्साहलाई प्रशस्त पुरस्कार दिइन्छ।

- 36 ὑπομονῆς γὰρ ἔχετε χρεῖαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ
धैर्यको किनभने तिमीहरूलाई-चाहिन्छ आवश्यकता ताकि त्यो इच्छा को परमेश्वरको
[G5281](#) [G1063](#) [G2192](#) [G5532](#) [G2443](#) [G3588](#) [G2307](#) [G3588](#) [G2316](#)
- ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν.
गरेपछि पाओ त्यो प्रतिज्ञा
[G4160](#) [G2865](#) [G3588](#) [G1860](#)

तिमीहरूलाई चाहिएको धैर्य हो। परमेश्वरले चाहनु भएको कुरो गरेपछि उहाँले वाचा गरेको कुरो तिमीहरूले पाउने छौं।

- 37 ἔτι γὰρ μικρὸν ὄσον ὄσον, ὁ ἐρχόμενος ἴξει, καὶ οὐ χρονίσει.
अझ किनभने थोरै कति कति उहाँ आउनुहुने आउनुहुनेछ र उहाँ ढिला-गर्नुहुन्न
[G2089](#) [G1063](#) [G3398](#) [G3745](#) [G3745](#) [G3588](#) [G2064](#) [G2240](#) [G2532](#) [G3756](#) [G5549](#)

चाँडै नै, “जो आउनु हुँदछ आउनु नै हुनेछ। उहाँले विलम्ब गर्नु हुनेछैन।

- 38 ὁ δὲ δίκαιός μου, ἐκ πίστεως ζήσεται; καὶ ἐὰν ὑποστείληται, οὐκ
तर अब धर्मी मेरो बाट विश्वासद्वारा बाँच्नेछ र यदि पछि-हट्छ छैन
[G3588](#) [G1161](#) [G1342](#) [G1473](#) [G1537](#) [G4102](#) [G2198](#) [G2532](#) [G1437](#) [G5288](#) [G3756](#)
- εὐδοκεῖ ἢ ψυχὴ μου ἐν αὐτῷ.
प्रसन्न मेरो प्राण मेरो मा उसमा
[G2106](#) [G3588](#) [G5590](#) [G1473](#) [G1722](#) [G0846](#)

जो अहिले मसित धर्मी छ उसको विश्वासको कारणले जीवन पाउने छ। तर यदि त्यस मानिसले भयले मुख फर्काउँछ भने म उसित प्रसन्न रहनेछैन।” हबकूक 2:3-4

- 39 ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς
हामी तर होइनौं छौं पछि-हट्नेहरू तर्फ विनाशमा बरु विश्वासका तर्फ
[G1473](#) [G1161](#) [G3756](#) [G1510](#) [G5289](#) [G1519](#) [G0684](#) [G0235](#) [G4102](#) [G1519](#)
- περιποίησιν ψυχῆς.
बचाउनलाई प्राणको
[G4047](#) [G5590](#)

तर हामी तिनीहरू मध्येका होइनौं जो डरले फर्कन्छन् र नष्ट भएका छन्। होइन हामी त विश्वास भएका मानिसहरू हौं, र बचाइएका छौं।